

दोस्रो किस्ता रकम (आयकर) दाखिला गर्ने सम्बन्धमा ।

- आयकर ऐन, २०५८ को दफा ९४ मा किस्तावन्दीमा कर दाखिला गर्नुपर्ने व्यवस्था रहेको छ । दोस्रो किस्ताको रूपमा अनुमानित करको ७०% सम्म अग्रिमकर चैत्र मसान्त सम्ममा दाखिला गरिसक्नु पर्ने हुन्छ । यहि २०७९ चैत्र मसान्त सम्ममा दोस्रो किस्ता वापतको अग्रिम कर दाखिला गरि थप व्याज बाट बचाउँ ।

जस्तै: श्री सम्वृद्धि कम्पनी प्रा.लि. को अनुमानित करको विवरणमा कर दायित्व रु.१००००० उल्लेख छ भने चैत्र मसान्त सम्म मा रु.७०००० (अघिल्लो पुषको दाखिला समेत जोडी) कर रकम दाखिला गरि सक्नु पर्ने हुन्छ । अन्यथा नपुग रकममा वार्षिक १५% थप व्याज लाग्ने गर्दछ ।

नोट:

रु.७५०० भन्दा कम/सम्म वार्षिक कर दायित्व भएका साना करदाताले यो किस्तावन्दी कर रकम बुझाउनु अनिवार्य छैन ।